



रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड
Reliable Nepal Life Insurance Limited

प्रधान कार्यालय, ज्ञानेश्वर, काठमाडौं
फोन नं. ०१-४५२३६१८, ४५२३६३०, फ्याक्स नं. ०१-४५२३६५७
E-mail: info@reliablelife.com.np, Website : www.reliablelife.com.np

आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासिक (असोज मसान्त सम्मको)
वित्तीय विवरण

(रकम रु. लाखमा)				
वासलात				
क्र.सं.	विवरण	लेसापरिक्षण नगएको यस त्रैमासिकको अन्त्य सम्ममा	लेसापरिक्षण नगएको अधिल्लो त्रैमासिकको अन्त्य सम्ममा	लेसापरिक्षण नगएको अधिल्लो आ.व.को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा
१	श्रोत (१.१ देखि १.५ सम्म)	९२,५४१.०१	७२,०३२.४७	५४,३२०.७०
१.१	चुक्ता पूँजी	२८,०००.००	१४,०००.००	१४,०००.००
१.२	जगेडा तथा कोष	११,८१२.७७	१०,९०९.२१	९,१०६.२२
१.३	जीवन बीमा कोष	५१,५५४.३६	४६,०४९.७६	३०,३४१.३२
१.४	तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी	-	-	-
१.५	महा-विपत्ती जगेडा	१,१७३.८९	१,०७३.४९	८७३.१६
२	उपजोडा (२.१ देखि २.६ सम्म)	९२,५४१.०१	७२,०३२.४७	५४,३२०.७०
२.१	स्थिर सम्पत्ति (खुद)	७४४.७९	७६०.४१	८०५.०३
२.२	दीर्घकालिन लगानी तथा कर्जा	७४,८७५.४७	६०,१९४.३५	४५,१६९.२९
२.३	बीमालेखको धितोमा कर्जा	१,८१४.३१	१,४८१.३४	७७२.४८
२.४	खुद चालु सम्पत्ति (३)-(४)	१५,१०६.४४	९,५९६.३६	७,५७३.९२
२.५	अपलेखन वा समायोजन हुन बाँकि विविध खर्च			
२.६	नाफा नोक्सान हिसावबाट सारेको नोक्सान			
	खुद चालु सम्पत्तिको विवरण			
३	चालु सम्पत्ति कर्जा तथा पेशिकहरू (३.१ देखि ३.३ सम्म)	२८,६६१.१४	२३,४०१.००	२२,४४४.९०
३.१	नगद तथा बैंक मौज्दात	२,९५८.५४	२,१०८.२१	१,३४८.३२
३.२	अल्पकालिन लगानी तथा कर्जा	१३,८२५.६०	१०,८९०.७०	११,१६६.२४
३.३	अन्य संपत्ति	११,८७७.०१	१०,४०२.०९	९,९३०.३३
४	चालु दायित्व तथा व्यवस्थाहरू (४.१ देखि ४.४ सम्म)	१३,५५४.७०	१३,८०४.६४	१४,८७०.९८
४.१	चालु दायित्व	६,३५३.३८	६,१५६.९५	७,३२३.५०
४.२	असमाप्त जोखिम वापत व्यवस्था	६,१५३.९३	७,०३९.०४	६,९६२.४९
४.३	भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था	-	-	-
४.४	अन्य व्यवस्था	१,०४७.४०	६०८.६५	५८५.००
नाफा नोक्सान हिसाब				
१	आठदानी (१.१ देखि १.५ सम्म)	१,६९५.२८	४,०९५.०१	९६६.२७
१.१	आय व्यय हिसाव वाट सारेको	१,३७८.३३	३,१७५.६२	६५६.९३
१.२	जीवन बीमा कोषबाट सारेको			
१.३	लगानी, कर्जा तथा अन्यबाट आय	३१६.९५	९१९.३९	३०९.३४
१.४	व्यवस्था फिर्ता			
१.५	अन्य आम्दानी			
२	व्यवस्था तथा सर्चहरू (२.१ देखि २.८ सम्म)	६९१.३२	१,३४६.३५	२२०.९३
२.१	व्यवस्थापन खर्च	१५०.९२	६४५.३४	१४६.३९
२.२	अपलेखन खर्च			
२.३	अन्य खर्चहरू			
२.४	नोक्सानीको लागि व्यवस्था	४४०.०१	४२६.१४	-
२.५	कर्मचारी आवास व्यवस्था			
२.६	कर्मचारी वोनस व्यवस्था	१००.४०	२७४.८७	७४.५३
२.७	समायोजित आयकर			
२.८	जीवन बीमा कोषमा सारेको			
	खुद नाफा / (नोक्सान) = (१-२)	१,००३.९६	२,७४८.६६	७४५.३४
एकिकृत आय व्यय हिसाब				
१	आय (१.१-१.७ सम्म)	१७,२१९.०६	४९,६२९.०२	१७,२५८.५०
१.१	बीमा शुल्क (खुद)	८,५२९.८६	३७,७०१.९५	९,२८९.१७
१.२	पुर्नबीमा कमिशन आय			
१.३	लगानी, कर्जा तथा अन्य बाट आय	१,६३१.६८	४,८३७.६३	९५१.२२
१.४	बीमालेखको धितोमा कर्जाबाट आय	८.४१	३८.३९	३.५४
१.५	अन्य प्रत्यक्ष आय	१०.०७	४१.६९	५.२१
१.६	बर्षको शुरूको भुक्तानी हुन बाँकि दावी वापत व्यवस्था			
१.७	बर्षको शुरूको असमाप्त जोखिम वापत व्यवस्था	७,०३९.०४	७,००९.३६	७,००९.३६
२	व्यय (२.१-२.१० सम्म)	१०,३३६.१३	२६,२५५.१७	१२,१११.७९
२.१	दावी भुक्तानी (खुद)	१,५०२.६४	७,१७७.१९	२,३८१.९६
२.२	अधिकर्ता कमिशन	१,२२१.८८	५,७६९.६१	१,३३९.११
२.३	स्वास्थ्य परिक्षण शुल्क	१४.१४	८४.२५	१७.७८
२.४	पुर्नबीमा कमिशन खर्च			
२.५	सेवा शुल्क (खुद)	८५.३०	३७७.०२	९२.८९
२.६	अन्य प्रत्यक्ष खर्च			
२.७	व्यवस्थापन खर्च	१,३५८.२५	५,८०८.०६	१,३१७.५५
२.८	आयकर			
२.९	त्रैमासिकको अन्त्यको भुक्तानी हुन बाँकि दावी वापत व्यवस्था	-	-	-
२.१०	त्रैमासिकको अन्त्यमा असमाप्त जोखिम वापत व्यवस्था	६,१५३.९३	७,०३९.०४	६,९६२.४९
३	वचत (१-२)	६,८८२.९२	२३,३७३.८५	५,१४६.७१
३.१	जीवन बीमाकोषमा सारेको	५,५०४.५९	२०,१९८.२२	४,४८९.७८
३.२	नाफा नोक्सान हिसावमा सारेको	१,३७८.३३	३,१७५.६२	६५६.९३
अन्य विवरण				
१	बीमा शुल्क आर्जन कूल रकम (रु. हजारमा) हालसम्म	११,२७७,३४९.१५	१०,३८४,१७०.०३	७,३८०,७२२.६७
२	बीमा शुल्क आर्जन कूल रकम (रु. हजारमा) यस आ.ब.मा	८९३,१७९.११	३,९७४,४५६.०९	९७१,००८.७३
३	कुल कायम रहेको बीमालेखको संख्या	३,९९४,३१६.००	५,०७५,६४८.००	४,२२२,७६६.००
४	घोषित मुनाफा (बोनसको दर)			
५	अन्तरिम मुनाफा (बोनसको दर)			
६	कुल दाबी भुक्तानी रकम (रु. हजारमा)	२६१,९४७.८३	१,१७४,६७५.०८	३०५,४८७.०२
७	कुल दाबी भुक्तानी संख्यामा	७८३.००	१०,०३८.००	४,६६३.००
८	भुक्तानी हुन बाँकी रकम (रु. हजारमा)	-	-	-
९	भुक्तानी हुन बाँकी दावी संख्या	-	-	-
१०	प्रति शेयर आम्दानी (वार्षिकीकरण)	१४.३४	१९.६३	२१.३०
११	प्रति शेयर नेटवर्थ	१४६.३८	१८५.५९	१७१.२८
१२	प्रति शेयर कुल सम्पत्तिको मूल्य	३७८.९१	६१३.१२	५४८.३३

* त्रैमासिकको वित्तीय विवरणमा उल्लेख गरिएका विवरण लेखापरिक्षण, विमाङ्कनीय मुल्याङ्कन तथा नियमक निकायको निर्देशन पश्चात हेरफेर हुन सक्ने ।

घितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची १४ नियम २६ को उपनियम (२) संग सम्बन्धित

- १) वित्तीय विवरण
- क) आ.व. २०७९/८० को प्रथम त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धि विवरण यसै साथ प्रकाशित गरिएको छ ।
- ख) प्रमुख वित्तीय अनुपातहरू कम्पनीले सर्वसाधारणका लागि शेयर जारी नगरेका कारणले विवरण नभएको ।
- २) व्यवस्थापकिय विश्लेषण
- क) यस अवधिमा कम्पनीको कुल बीमा शुल्क रु. ८९.३२ करोड रहेको छ ।
- ख) यस त्रैमासिक अवधिमा कम्पनीले सन्तोषजनक व्यापार गर्न सफल भएको छ र कम्पनीको वित्तीय स्थिती सबल रहेको छ ।
३. कानूनी कारवाही सम्बन्धि विवरण :
- नभएको ।
४. संगठित संस्थाको शेयर कारोवार सम्बन्धी विवरण :
- कम्पनीले साविक संस्थापक शेयरधनीहरूलाई १:१ हकप्रद शेयर जारी गरि चुक्ता पुँजी १ अर्ब ४० करोड बाट २ अर्ब ८० करोड कायम गरेको छ भने सर्वसाधारणका लागि शेयर जारी नगरेका कारण अन्य कुनै विवरण नभएको ।
५. समस्या र चुनौतीहरू :
- विश्वव्यापी संकटको रुपमा रहेको कोभिड १९ को कारणबाट सिँजित समस्याको कारणबाट सर्वसाधारणको आयमा आएको संकुचन तथा पोष्ट कोभिडको असरबाट पर्न सक्ने अतिरिक्त दावि भुक्तानी, जनमानसमा जीवन बीमा सम्बन्धी जानकारी मुलक शिक्षाको कमी, दक्ष जनशक्तीको कमी, लगानीको क्षेत्रको सिमितता, जीवन बीमा कम्पनीहरू बीचको प्रतिस्पर्धा आजका प्रमुख समस्या र चुनौतिहरू रहेका छन् ।
६. संस्थागत सुशासन
- कम्पनीका कुशल व्यवस्थापन र प्रभावकारी संस्थागत सुशासनको कारण कम्पनीले स्थापनाको छोटो समयमा उल्लेखनिय सफलता हासिल गर्न सफल भएको छ । कम्पनीको आन्तरिक नियन्त्रण प्रणाली सुदृढ रहनुका साथै नियमक निकायबाट जारी भएका नीति निर्देशन तथा विद्यमान नियम कानुनहरूको पूर्ण पालना गरिएको छ ।
७. सत्य तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण
- आजका भित्तिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझे सम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सुसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।